



अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं

मिति: २०७५।०८।११ गते

प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

राम निरञ्जन जटियाको जाहेरीले वादी नेपाल सरकार भएको बिद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर, प्रेम सागर सापकोटाको जाहेरीले वादी नेपाल सरकार भएको ठगी तथा संगठित अपराध र राजभाई श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार भएको ठगी तथा संगठित अपराध मुद्दामा प्रतिवादीहरु जीत बहादुर मगर समेतले जाहेरवाला राम निरञ्जन जटिया वीदेशमा रहेको अवस्थामा निजमात्र एकल शेयर धनी रहेको शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. एकआपसमा मिलेमतो गरी जाहेरवालाको सही कित्ते गरी कम्पनी रजिष्ट्रार को कार्यालयमा झुट्टा विवरण पेस गरी शेयर लगत, संचालक लगत नियमावली संशोधन अभिलेख लिई ठगी गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनिले प्रयोग गर्दै आएको User Name र Password परिवर्तन गरी नयाँ User Name र Password लाई अनलाईन मार्फत प्रयोगमा ल्याई कम्पनीको शेयर सम्पत्ति हक हस्तान्तरण गरी कम्पनीको नामको जग्गा बिक्री गर्न भनि बैना बापत ३ करोड रकम लिएको भन्ने ठगी तथा संगठित मुद्दाको अनुसन्धानको क्रममा प्रतिवादीहरु नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, गंगाधर पौडेल र धर्मराज रोकाया उपर भ्रष्टाचार निवारण ऐन बमोजिम अनुसन्धान हुनुपर्ने देखिएकोले निजहरु उपर भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम अनुसन्धान हुन सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने भन्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट निर्णय भए अनुसार केन्द्रीय अनुसन्धान व्युरो महाराजगंज काठमाडौंको पत्र साथ प्राप्त मिसिल संलग्न कागजातहरु सम्बन्धमा अध्ययन अनुसन्धान तथा विश्लेषण गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत उपरजिष्ट्रारद्वय गंगाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल समेतले उक्त शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको शेयर लगत अभिलेख नियमावली तथा प्रवन्धपत्र संशोधन र कम्पनीको हक हस्तान्तरणका कार्यहरु प्रचलित ऐन, कानून र विधी प्रकृया नपुऱ्याई भएको, कम्पनीको तर्फबाट अख्तियारनामा दिनको लागि अख्तियारनामा दिने र लिने व्यक्तिले कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रारलाई सम्बोधन गरी कम्पनी निर्देशिका २०७२ को अनुसूची १ को दफा ११ संग सम्बन्धित नमुना निवेदन दिनुपर्ने व्यवस्था रहेकोमा सो अनुसार निवेदन नलिएको, कम्पनीबाट भएको साधारणसभा लगायतका कागजातहरुमा कम्पनीको नाम समेत फरक पारेको तथ्य समेतलाई बेवास्ता गरी आरोपित जितबहादुर मगर समेतले कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यरत उपरजिष्ट्रार गंगाधर पौडेल समेतको मिलेमतो र संलग्नतामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.का एकल संचालक राम निरञ्जन जटियालाई हानि पुऱ्याउने बदनियत राखी गलत लिखत तयार गरी आफ्नो जिम्मेवारीबाट विमुख भई पदीय दायित्व पूरा नगरी गलत लिखत तयार गरी भ्रष्टाचार गरेको स-प्रमाण पुष्टि हुन आएको हुदाँ निज राष्ट्रसेवक कम्पनि रजिष्ट्रारको कार्यालयमा कार्यरत उप रजिष्ट्रारद्वय गंगाधर पौडेल, धर्मराज रोकाया, सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राई समेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजहरु उपर सोही ऐनको दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुन, साथै उल्लेखित कसुर अपराध गर्न राष्ट्रसेवक कर्मचारीहरूसंग मिलेमतो गरी मतियारको भूमिका निर्वाह गर्ने जितबहादुर मगर, राजन प्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरज कुमार मानन्धर र प्रकाश बिक्रम मिश्रले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको देखिएकोले निजहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम हुने सजायमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय हुन मागदाबी लिई मिति २०७५।८।१० गते सम्मानित विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

(रामेश्वर दंगाल)

सह-सचिव एवं प्रवक्ता